



वीरेन्द्रनगर नगरपालिका

स्थानीय राजपत्र

खण्ड : ४

संख्या : ६

मिति : २०७८/११/०८

भाग १

सहकारी ऐन, (प्रथम संसोधन) २०७८

सहकारी ऐन २०७४ लाई संसोधन गर्न वाञ्छनीय भएकोले, वीरेन्द्रनगर नगरपालिकाको मिति २०७८/११/०८ गतेको दशौं नगरसभाको दोस्रो बैठकले यो संशोधन जारी गरेको छ।

१. संक्षिप्त नाम र प्रारम्भ :

(१) यो ऐनको नाम “वीरेन्द्रनगर नगरपालिकाको सहकारी ऐन, (प्रथम संसोधन) २०७८” रहेको छ।

(२) यो ऐन स्थानीय राजपत्रमा प्रकाशित भएको मिति देखि लागू हुनेछ।

२. (१) मूल ऐनको दफा १ परिभाषा खण्ड (ब) संघ भन्नाले यस ऐन अनुसार दफा ३ अनुसार गठन भइ दफा ६ बमोजिम दर्ता भएको नगर सहकारी संघलाई सम्झनु पर्दछ भन्ने व्यहोरा हटाइएको छ।

(२) मूल ऐन को दफा ३ कम्तीमा एकतीस जना नेपाली नागरिकहरु आपसमा मिली विषयगत वा बहुउद्देश्यीय सहकारी संस्था गठन गर्न सक्नेछन् भन्ने शब्दको सट्टा

मूल ऐन को दफा ३ कम्तीमा तीस जना नेपाली नागरिकहरु आपसमा मिली विषयगत वा बहुउद्देश्यीय सहकारी संस्था गठन गर्न सक्नेछन् भन्ने राखिएको छ।

(३) मूल ऐनको दफा ३ को उपदफा ५ मा संस्थाहरुले सहकारी व्यवसायको विकास प्रवर्द्धन तथा बजारीकरण लगायतका कार्यमा टेवा पुर्याउन दफा छ बमोजिम नगर क्षेत्र भित्र दर्ता भएका कम्तीमा पच्चिस वटा संस्थाहरु आपसमा मिली तोकिए बमोजिम को ढांचामा निवेदन दिई सहकारी संघ गठन गर्न सक्नेछ भन्ने व्यहोरा हटाइएको छ।

(४) मूलको ऐनको दफा ३ को उपदफा ६ मा नगर स्तरिय सहकारी संघ सम्बन्धि व्यवस्था तोकिए बमोजिम हुनेछ भन्ने व्यहोरा हटाइएको छ।

(५) मूल ऐनको दफा ९ को र उपदफा १ को खण्ड (ख) पछि देहायको विषय थप गरिएको छ

यस खण्डमा जुनसुकै कुरा लेखिएको भएता पनि सार्वजनिक महत्वको विषयमा काम गर्ने गरि सहकारी संस्था दर्ता गर्दा वीरेन्द्रनगर नगरपालिका भरि कार्यक्षेत्र रहने गरि अनुमति दिन सकिनेछ । त्यस्ता सहकारी संस्थाले बचत तथा ऋणको मात्र कारोवार गर्न पाउने छैनन् ।

(६) मूल ऐनको दफा ६५ को उपदफा २ मा उपदफा १ बमोजिम एकिकरण वा विभाजन गर्दा सम्बन्धित संस्थाको कूल कायम रहेको सदस्य संख्याको दुइतिहाई बहुमतबाट निर्णय हुने छ भन्ने शब्दको सट्टा

उपदफा २ मा उपदफा १ बमोजिम एकिकरण वा विभाजन गर्दा सम्बन्धित संस्थाको कूल कायम रहेको सदस्य संख्याको बहुमतबाट निर्णय हुने छ ।

(७) मूल ऐनको को दफा ६६ को उपदफा १ कुनै संस्थामा देहायको अवस्था विद्यमान भएमा साधारण सभाको तत्काल कायम रहेका दुइ तिहाई बहुमत सदस्यको निर्णयबाट त्यस्तो संस्थाको विघटन गर्ने निर्णय गरि दर्ता खारेजीको स्वीकृतीका लागि समितिले दर्ता गर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ भन्ने शब्दको सट्टा

मूल ऐनको को दफा ६६ को उपदफा १ कुनै संस्थामा देहायको अवस्था विद्यमान भएमा साधारण सभाको तत्काल कायम रहेका बहुमत सदस्यको निर्णयबाट त्यस्तो संस्थाको विघटन गर्ने निर्णय गरि दर्ता खारेजीको स्वीकृतीका लागि समितिले दर्ता गर्ने अधिकारी समक्ष निवेदन दिन सक्नेछ ।

(८) मूल ऐनको को दफा ९१ मा सहकारी प्रवर्द्धन समिति सदस्य नगर सहकारी संघको अध्यक्ष सदस्य रहने छ भन्ने शब्दको सट्टा

मूल ऐनको को दफा ९१ मा सहकारी प्रवर्द्धन समिति जिल्ला सहकारी संघको प्रतिनिधी रहने

आज्ञाले,
नरहरी तिवारी
प्रमुख प्रशासकीय अधिकृत

सहकारी ऐन, (प्रथम संसोधन) २०७८ मूल्य रू. ५/-